



स्थानीय सरकार  
Local Government

# देवताल गाउँपालिका

## Devtal Rural Municipality

गाउँ कार्यपालिकाको कार्यालय

Office of the Rural Municipal Executive

पिप्राढी गाउँ, बारा  
Pipradhi Gola, Bara

मधेश प्रदेश, नेपाल  
Madhesh Province, Nepal

पत्र संख्या:- ०२७१/०८२

चलानी नम्बर:- ४५६

मिति: २०७९/६/१९

श्री सरोकारवाला सबै,

**बिषय: स्वतः प्रकाशन (Proactive Disclosure) सम्बन्धमा।**

प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५, सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम यस देवताल गाउँपालिकाको आ.व. २०८०/०८१ शावण देखि असोज सम्मको सम्पादित प्रमुख क्रियाकलापको विवरण सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

(नविन कुमार श्रीवास्तव)

प्रमुख प्रशासकीय अधिकृत

नविन कुमार श्रीवास्तव

प्रमुख प्रशासकीय अधिकृत



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
पिप्राढी गोठ, बारा  
मधेश प्रदेश, नेपाल



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको आ.व. २०८१/०८२, श्रावण देखि असोज मसान्तसम्मको सम्पादित प्रमुख क्रियाकलापको विवरण।

स्वतः प्रकाशन (Proactive Disclosure)

आ.व. २०८१/०८२ पहिलो त्रैमासिक

देवताल गाउँपालिका, बारा।

देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
पिप्राढी गोठ, बारा



गाउँपालिका अध्यक्ष: उदय प्रसाद यादव  
सम्पर्क नं. ९८५५०४८००६



गाउँपालिका उपाध्यक्ष: सितापति देवी यादव  
सम्पर्क नं. ९८५५०४८४२७



प्रमुख प्रशासकीय अधिकृत: नविन कुमार श्रीवास्तव  
सम्पर्क नं. ९८५५०४८५९०

## १. गाउँपालिकाको स्वरूप र प्रकृति

देवताल गाउँपालिका बडकी फुलवरिया, दक्षिण झिटकैया, पिप्राढी, रौवाही र पिपरपाति जब्दी गरी पाँचवटा साविकका गाउँ विकास समितिहरु मिलेर बनेको गाउँपालिका हो । देवताल गाउँपालिकालाई ७ (सात) वटा बडामा विभाजन गरिएको छ । पुरानो बडकी फुलवरिया गाउँ विकास समितिका बडा नं. २, ३, ४, ५ र ६ लाई देवताल गाउँपालिकाको बडा नं. १ र पुरानो दक्षिण झिटकैया गाउँ विकास समितिका बडा नं. १, २, ३, ४ र ५ लाई बडा नं. २ तथा दक्षिण झिटकैया गा.वि.स. कै बडा नं. ६, ७, ८ र ९ लाई देवताल गाउँपालिका बडा नं. ३ कायम गरिएको छ । पिप्राढी गोठ गाउँ विकास समितिका १, २, ३ र ६ बडालाई देवताल बडा नं. ४ तथा पिप्राढी गोठ कै बडा नं. ४, ५, ७, ८ र ९ लाई देवताल बडा नं. ५ कायम गरिएको छ । साथै रौवाही गाउँ विकास समितिको सबै बडाहरु बडा नं. १ देखी ९ सम्म लाई देवताल गाउँपालिकाको बडा नं. ६ कायम गरिएको छ भने पिपरपाति जब्दी गाउँ विकास समितिको पनि सबै बडाहरु बडा नं. १ देखी ९ सम्म लाई देवताल गाउँपालिकाको बडा नं. ७ कायम गरिएको छ ।

## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकार

नेपालको संविधान, २०७२ को अनुसुचि द अनुसारको स्थानिय तहको अधिकार व्यवस्था भएको छ ।

## ३. गाउँपालिका तथा गाउँपालिकाको अधिकार:-

गाउँपालिका तथा गाउँपालिकाको एकल अधिकार संविधानको अनुसूची—द मा उल्लेख भए बमोजिम हुनेछ ।

## ४. हाल कार्यरत कर्मचारीहरुको विवरण:-

क. गाउँपालिका र बडा कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण:-

सि. नं.	नाम थर	पद	शाखाको जिस्मेवारी	सम्पर्क नं.
१	उदय प्रसाद यादव	गा.पा. अध्यक्ष		9855048006
२	सितापती देवी यादव	गा.पा. उपाध्यक्ष		9855048427
३	नविन कुमार श्रीवास्तव	प्रमुख प्रशासकिय अधिकृत	कार्यालय प्रमुख	9855048590
४	राजिव कुमार यादव	अधिकृत छैठौ	सामाजिक विकास	9855045055



नेवाल कुमार श्रीवास्तव  
प्रमुख प्रशासकिय अधिकृत

५	रोशन अलि	खरिदार	योजना तथा प्रशासन शाखा प्रमुख	9807160726
६	प्रेमचन्द्र ठाकुर	सि.अ.हे.व. (छैठो)	स्वास्थ्य शाखा प्रमुख	९८४५१२८ ३९०
७	ऑलिक महमद दर्जी	इंजिनियर	प्राविधिक शाखा प्रमुख(सिभिल)	9855048567
८	गणेन्द्र कुमार यादव	लेखापाल	आर्थिक प्रशासन शाखा प्रमुख	9855048589
९	मुकेश कुमार यादव	सूचना प्रविधि अधिकृत	सूचना प्रविधि शाखा/सूचना अधिकारी	9821881930
१०	विनोद प्रसाद यादव	रोजगार संयोजक(छैठो)	रोजगार शाखा प्रमुख	9814279853
११	अभय कुमार	कृषि अधिकृत	कृषि शाखा/सहकारी शाखा प्रमुख	9827209797
१२	प्रमिला चौधरी	वन प्राविधिक तथा शिक्षा शाखा प्रमुख	वन तथा वातावरण शाखा प्रमुख/ गुनासो सुनुवाई महिला फोकल पर्सन	9865501765
१३	धिरज यादव	प्राविधिक सहायक(पाँचौ)	रोजगार शाखा प्राविधिक/ प्राविधिक शाखा सिभिल	9862544148
१४	रवेन्द्र कुमार साह	एम.आई.एस. अपरेटर(पाँचौ)	पञ्जिकरण शाखा प्रमुख	9848304361
१५	विपासा कुमारी चौधरी	लघु उधम विकास सहजकर्ता(पाँचौ)	लघु उधम विकास शाखा तथा महिला तथा बालबालिका शाखा	9860073026
१६	प्रविण यादव	रोजगार सहायक	रोजगार शाखा सहायक तथा जिन्सी शाखा	9809105453
१७	जयप्रकाश यादव	प्राविधिक सहायक कृषि	कृषि शाखा सहायक	9817250872
१८	मुकेश कुमार साह	अ.हे.व.(चौथो)	स्वास्थ्य शाखा सहायक	९८४५२२५ ०८५
१९	चन्देश्वर गुप्ता	अ.हे.व.(चौथो)	स्वास्थ्य शाखा सहायक	९८४५८०८ ३५३
२०	ललन पटेल	कम्प्यूटर अपरेटर(चौथो)	राजधानी शाखा प्रमुख/लेखा शाखा सहायक	9855049441
२१	दिपेन्द्र कुशवाहा	ना.प.स्वा.प्रा.(चौथो)	पशु शाखा प्रमुख	9803019912



ललन पटेल इमार आवास अधिकारी  
प्रमुख प्रशासनिक अधिकारी  
ललन पटेल

२२	दिपेन्द्र प्रसाद यादव	कानून सहायक	न्यायिक समिति	9821154913
२३	शशीभुषण कुमार साह	कृषि प्राविधिक(चौथो)	कृषि शाखा सहायक	9812265083
२४	सचिन कुमार मण्डल	उधम विकास सहयोगी	उधम विकास सहायक	9821623643
२५	ज्ञानबहादुर पटेल	अमिन	प्राविधिक शाखा (अमिन) प्रमुख	9804272554
२६	चन्द्र भुषण गिरी	सुपरभाईजर	सवारी साधन रेखदेख/विद्यालय, स्वास्थ्य चौकी अनुगमन सहजकर्ता	9824222305
२७	गणपत कुमार महतो	सुपरभाईजर	योजना शाखा सुपरभाईजर	9805848229
२८	गुडु सिंह	सुपरभाईजर	योजना शाखा सुपरभाईजर	9814709654
२९	महेन्द्र सहनी	सवारी चालक	सफारी चालक	9821888435
३०	मनोहर पासवान	सवारी चालक	एम्बुलेन्स चालक	9807187712
३१	बैजनाथ हजरा दुषाद	सवारी चालक	ट्रेक्टर चालक	9803553376
३२	उमेश कुशवाहा	सवारी चालक	जेसिवि चालक	9814234996
३३	सियाराम गोसाई	कार्यालय सहयोगी	कार्यालय भित्र	9845603526
३४	जितेन्द्र प्रसाद यादव	कार्यालय सहयोगी	पशु शाखा	9843842734
३५	कुमोद हाजरा	सवारी चालक	बारुण यन्त्र	9806894822
३६	राजकुमार यादव	हेल्पर	बारुण यन्त्र	9806892204
३७	चन्दन प्रसाद सहनी	हेल्पर	बारुण यन्त्र	9806804937
३८	देशबन्धु साह तेली	हेल्पर	बारुण यन्त्र	9804215456
३९	वकिल यादव	हेल्पर	बारुण यन्त्र	9804215456
४०	रामबाबू सा. तेली	चौकिदार	कार्यालय भित्र	
४१	सेराजुल मिया धोवी	माली	कार्यालय भित्र	9821897907
४२	शम्भु पटेल	चौकिदार	कार्यालय भित्र	



नवीन कुमार श्रीवास्तव  
प्रमुख प्रशासकीय अधिकारी

४३	उमेश यादव	कार्यालय सहयोगी	कार्यालय भित्र	
४४	राजु प्रसाद यादव	कार्यालय सहयोगी	स्वास्थ्य शाखा	9820912005
४५	अरुण कुमार महतो	इलेक्ट्रेसियन	कार्यालय भित्र	9811166545
४६	देवेन्द्र महतो		कार्यालय भित्र	

### वडामा कार्यरत कर्मचारी

वडा अन्तर्गत कार्यालय

१	नन्दकिशोर साह	वडा सचिव(पाचौ तह)	वडा नं. १ र ३	9845266387
२	उमेश प्रसाद चौधरी	वडा सचिव(पाचौ तह)	वडा नं. २	9855048585
३	बलिराम प्रसाद मण्डल	वडा सचिव(चौथो तह)	वडा नं. ७	9855048910
४	पुरषोत्तम चौरसिया	सामाजिक परिचालक (थप जिम्मेवारी वडा सचिव)	वडा नं. ४ र ५	9806859254
५	जितेन्द्र प्रसाद यादव	सामाजिक परिचालक (थप जिम्मेवारी वडा सचिव)	वडा नं. ६	9845128692
६	रामनिवाश यादव	सामाजिक परिचालक	वडा नं. ३	9806809886
७	सुनिल प्रसाद पटेल	फिल्ड सहायक(चौथो)	वडा नं. ७	9814212935
८	संदिप कुसवाहा	सहायक कम्प्युटर अपरेटर	वडा नं. ६	
९	अजेन्द्र कुमार साह	ना.प.स्वा.प्रा.(चौथो)	पशु सेवा केन्द्र आम्वा	9803019912
१०	राकेश कुमार यादव	प्राविधिक(चौथो)	पशु शाखा	9808084557
११	सतेन्द्र प्रसाद यादव	प्राविधिक(चौथो)	पशु सेवा केन्द्र रौवाही	9819296223
१२	ओमप्रकाश यादव	प्राविधिक(चौथो)	पशु सेवा केन्द्र रौवाही	9807139094
१३	विजय यादव	प्राविधिक(चौथो)	पशु सेवा केन्द्र आम्वा	9746684367
१४	अमलदेव ठाकुर	कार्यालय सहयोगी	वडा नं. ५	9804243848



२०७३

*J.S.*  
तीव्र इमार शीर्षक  
पन्ख प्रशासनिक अधिकारी

१५	प्रेमचन्द्र हजरा	कार्यालय सहयोगी	वडा नं. १	
१६	देवेन्द्र पासवान	कार्यालय सहयोगी	रौवाही विद्यालय	9819263273
१७	दिलिप कुमार गिरी	कार्यालय सहयोगी	वडा नं. ४	9829205286

## देवताल गाउँपालिकाको शाखागत कार्य विवरण

### प्रशासन शाखा

- १) गाउँ सभा तथा गाउँपालिकाको बैठकमा पेश गर्नु पर्ने एजेण्डाहरु संकलन गरी सदस्यहरुलाई बैठक बारे एजेण्डा सहितको लिखित जानकारी समयमै गराउने व्यवस्था मिलाउने ।
- २) विभिन्न समिति, उप समितिहरुको बैठकको निर्णयहरु लेखे तथा निर्णय पुस्तिका सुरक्षित साथ राखे व्यवस्था मिनाउने ।
- ३) बैठकको निर्णय प्रतिलिपीहरु आवश्यकता अनुसार समयमै सम्बन्धित सबैलाई उपलब्ध हुन सक्ने व्यवस्था मिनाउने ।
- ४) गाउँ सभा कार्यानिक बैठकर समितिहरुबाट भएका निर्णयहरु समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिनाउने ।
- ५) वडा समितिहरुको बैठकका निर्णय प्रतिनिधीहरु संकलन तथा अध्ययन गरी निर्णयहरु कार्यान्वयन गर्न गराउने व्यवस्था मिलाउने सहयोग पुन्याउने र कम्प्यूटरमा अभिलेख राहने राख्न लगाउने ।

### ख) सिफारिश तथा इजाजत सम्बन्धी कार्य

- १) कामको प्रकृति अनुसार आवश्यक पर्ने सिफारिश प्रदान गर्ने व्यवस्था मिलाउने ।
- २) सिफारिशका लागि आवश्यक प्रमाण कागजातहरुको जानकारी सम्बन्धित व्यक्तिहरुलाई दिने ।
- ३) सिफारिश सर्जिमिन सम्बन्धी कार्यको सम्पूर्ण कागजहरु व्यवस्थित रूपमा फाईलिङ गर्ने ।
- ४) आवश्यकता अनुसार प्रतिलिपी माग भएमा प्रमाणित गराई उपलब्ध गराउने व्यवस्था मिलाउने ।

### ग) कर्मचारी व्यवस्थापन सम्बन्धी ।

- १) गाउँपालिकालाई आवश्यक जनशक्ति योजना तर्जुमा र कर्मचारीको दरबन्दी सूचना, पदपूर्ति, शाखा तोक्ने र निजले सम्पादन गर्नु पर्ने कार्यको विवरण उपलब्ध गराउने व्यवस्था मिलाउने ।
- २) कर्मचारी व्यवस्थापनकोलागि विनियम, निति निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई सहयोग गर्ने ।
- ३) कर्मचारीहरुको अद्यावधिक अभिलेख राख्ने व्यवस्था मिलाउने ।
- ४) गाउँपालिकाका कर्मचारीहरुको कार्य सम्पादनको मूल्याङ्कनको आधारहरु प्रष्ट पारी कर्मचारीको कार्य मूल्याङ्कनको प्रकृया किटानी गर्ने ।



गविन कूमार श्रीवास्तव  
प्रमुख प्रशासकीय अधिकृत

**घ) प्रशासन सुधार तथा संगठन विकास सम्बन्ध कार्यहरू ।**

- १) गाउँपालिकाको संगठन विकास सम्बन्धी कार्यक्रम तयार गरी समयबद्ध र निरन्तर रूपमा कार्यान्वयन, अनुगमन, समीक्षा र मूल्यांकन गर्ने व्यवस्था मिलाउने ।
- २) संगठन विकास सम्बन्धी कार्यलाई नियमित रूपमा कर्मचारीहरू बीच छलफल र समीक्षा गर्ने तथा सुधारका लागि पहल गर्ने गराउने ।
- ३) गाउँपालिकाको विनियम तर्जुमा र परिमार्जन सम्बन्धी कार्यवाहीको व्यवस्था मिलाउने ।
- ४) मासिक रूपमा कर्मचारी बैठक राख्ने व्यवस्था गर्ने र बैठकका निर्णयहरू कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- ५) गाउँपालिकाको लागि आचार संहिताको मस्यौदा तयार गरी पेश गर्ने र आचार संहिताको पालना बारे पृष्ठपोषण गर्ने ।
- ६) संस्थागत विकास सम्बन्धमा बाह्य संघ संस्थाहरू (सरकारी तथा गै.स.स., दातृ संस्था, स्थानीय आदि) संग सम्बन्ध तथा सम्पर्क विस्तार गर्न आवश्यक कार्यहरू गर्ने

**ड) कार्यालय प्रशासन सम्बन्धी कार्यहरू ।**

- १) गाउँपालिकामा उजुरी पेटीका राखी गाउँवासीहरूको सिकायतहरू संग्रह गर्ने र शाखा प्रमुख मार्फत सम्बन्धित शाखा, उपशाखाबाट कार्यान्वयनको व्यवस्था मिलाउने ।
- २) कार्यालयको चिठी पत्रहरू टाईप गर्ने व्यवस्था मिलाउने ।
- ३) विभिन्न सभा समारोह तथा राष्ट्रिय चाड पर्वहरू, सभा समारोह संचालनको व्यवस्था मिलाउने
- ४) विभिन्न कार्यालयहरू तथा शाखा उपशाखा र इकाईबाट आएका सूचना टाँस गराई सो को जानकारी सम्बन्धित कार्यालयलाई दिने व्यवस्था गर्ने ।
- ५) गाउँपालिकाको अधिनमा रहेका भवनहरूको रेखदेख तथा पालो पहराको व्यवस्था मिलाउने ।
- ६) सभा कक्ष आदिको रेखदेख र संचालनको व्यवस्था गर्ने ।
- ७) परिपत्रहरू, ऐन नियम र राजपत्रहरू संकलन गर्ने र सम्बन्धित शाखा, उपशाखाहरूमा परिपत्रको दफा उत्तार गरी पठाउने ।
- ८) आगन्तुक पुस्तिका राख्ने र आगन्तुकहरूको विचार संग्रह गर्ने ।
- ९) राष्ट्रिय झण्डा नियमानुसार टाँगने झिक्ने व्यवस्था गर्ने ।

**च) समन्वय तथा अन्य कार्य ।**

- १) गाउँपालिकाका शाखाहरू बीच, शाखा तथा विभिन्न बडा समिति कार्यालय बीच समन्वय कायम गर्ने गराउने ।
- २) शाखा अन्तरगतका कर्मचारीहरूको जिम्मामा रहेको रजिष्टर, अभिलेख, प्रतिवेदन, फाईल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने तथा कर्मचारीहरू सरुवा हुँदा वा नयाँ नियुक्ति हुँदा आपनो जिम्मामा रहेको सामानहरूको बुझ बुझारथ गर्ने तथा गर्न लगाउने ।
- ३) शाखाका र अन्तरगतका उपशाखाका कर्मचारीको कार्य विभाजन तथा कार्य विवरण तोक्ने । कार्य सम्पादन हुन नसकेमा सोको पूर्ण जबाफदेहीता वहन गर्ने गराउने ।



गौराउली नगरपालिका  
नगरपालिका अधिकारी  
नगरपालिका अधिकारी  
नगरपालिका अधिकारी  
नगरपालिका अधिकारी

- ४) आफू अन्तरगतका कर्मचारीहरूको कामको प्रगति विवरण लिने, प्रत्येक ६-६ महिनामा कर्मचारीहरूको कार्य सम्पादनको आधारमा कार्य सम्पादन मूल्यांकन र सुपरिवेक्षण गरी कारबाही तथा पुरस्कारको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष सिफारिस गर्ने ।
- ५) शाखा र अन्तरगतका उपशाखाका कर्मचारीहरूको कार्य दक्षता विश्लेषण गर्ने तथा क्षमता अभिवृद्धिको लागि तालीम तथा विभिन्न कार्यक्रमहरूका लागि सिफारिश गर्ने ।
- ६) मातहतका कर्मचारीहरूको कार्यहरूमा समन्वय ल्याउनु साथै निरीक्षण एवं नियन्त्रण गर्ने ।
- ७) प्रमुख प्रशासकीय अधिकृतको अन्य निर्देशनको पालना गर्ने ।
- ८) आपनो शाखाको जिम्मेबारी तथा कार्य प्रकृति अनुसारका अन्य आवशकीय कार्यहरू गर्ने ।
- ९) गाउँपालिकामा आई पर्ने अन्य कार्यहरू गर्ने तथा प्रमुख प्रशासकीय अधिकृतबाट अधिकार प्रत्यायोजन भए अनुसारको कार्य गर्ने ।

## जिन्सी शाखा

### क) खरिद र दाखिला सम्बन्धी

- १) खरीद गरी वा बस्तुगत सहयता या कुनै पनि प्रकारबाट आएका मालसामान प्राप्त भएको मितिले तीन दिन भित्र आम्दानी बाध्ने ।
- २) गाउँपालिकाका विभिन्न शाखाहरूलाई आवश्यक मसलन्द तथा अन्य सामग्रीहरूको माग प्रत्येक चौमासिक रूपमा गर्ने ।
- ३) कार्यालय सामान र निर्माण सामग्री नियमानुसार सोझै, कोटेशन, टेण्डरद्वारा आपूर्ति गर्न शाखा प्रमुख मार्फत कार्यबाही चलाउने, निकासा वमोजिम खरिद गर्ने दाखिला गर्ने र वितरण गर्ने ।
- ४) वार्षिक रूपमा छपाई कार्यको आदेश लिने ।
- ५) नगदी रसिद छपाई गराउने तथा राजदूष विभागलाई उपलब्ध गराउने ।
- ६) राष्ट्रिय झण्डाको व्यवस्था गर्ने ।
- ७) आवश्यक परेमा निर्माण सामग्रीको ढुवानीको व्यवस्था मिलाउने ।
- ८) कार्यालयलाई आवश्यक पर्ने घर जग्गा आदि खरिद वा भाडीमा लिनु पर्ने भएमा आवश्यक व्यवस्था मिलाउने ।
- ९) राष्ट्रिय चाडपर्व तथा विभिन्न समारोह कार्यक्रमको व्यवस्था मिलाउने ।
- १०) सामान खरिदको बिल भुकानीको लागि दाखिला गरेको प्रमाण सहित आर्थिक शाखामा पठाउने

### ख) वितरण सम्बन्धी

- १) गाउँपालिकाका विभिन्न शाखाहरूलाई आवश्यक पर्ने मसलन्द तथा अन्य जिन्सी सामानहरू प्रकृया उपलब्ध गराउने ।
- २) कामको लागि कर्मचारीहरू र पदाधिकारीहरूबाट पछि फिर्ता हुने गरी बुझाएको सामानको भर्पाई गराई व्यक्तिगत फाईलको व्यवस्था गर्ने ।
- ३) कर्मचारी सरुवा तथा अवकास पाएमा तथा पदाधिकारीहरूको पदावधि समाप्त भएमा निजको जिम्मामा रहेको जिन्सी सामान बर बुझारथ गर्न लगाउने व्यवस्था गर्ने ।



२०७३

नवीन कुमार अधिकारी  
प्रमुख प्रशासकीय अधिकारी

- ४) जन स्वास्थ्य सम्बन्धी विभिन्न प्रतिरोधात्मक औषधीहरुको जस्तै भुस्याहा कुकुर मार्ने, लामखुट्रे मार्ने व्यवस्था गर्ने
- ५) पुरानो सामानहरुको लिलाम विक्री गर्ने ।
- ६) खपत सम्बन्धी विवरण समयमै बजेट तथा लेखा उपशाखामा पठाउने ।
- ७) सवारी साधनहरुको इनधन खपतको कोटा निर्धारण गरी कुपनका व्यवस्था गर्नुको साथै इन्धन खपतको नियन्त्रण गर्ने ।

**ग) सम्पत्तिको उपयोग मर्मत तथा सुरक्षा सम्बन्धी कार्य ।**

- १. गाउँपालिकाको स्वामित्वमा रहेको भवन तथा सम्पत्तिको अनिलेख दुरुष्ट राखे तथा सम्पत्तिहरुको हालको प्रयोग तथा उपयोगिताको रेकर्ड राखे ।
- २. भवन तथा सम्पत्तिको संभाव्य प्रयोग तथा उपयोगिताको विश्लेषण गरी फाईदाजनक प्रयागको लागि प्रस्तावना तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।
- ३. गाउँपालिकाको सम्पत्ति उपयोगिताको लागि उपयुक्त सरकारी, गैर सरकारी निकाय, संघसंस्था तथा निजी क्षेत्र आदिको पहिचान गरी परिचालनको लागि व्यवस्था मिलाउने ।
- ४. सम्पत्ति प्रयोग तथा व्यवस्थापनमा संघसंस्था परिचालनको लागि करार नामा बहाल सम्बन्धी नीति नियम आदि तयार गरी संझौता गर्ने ।
- ५. गाउँपालिकाको अचल सम्पत्तिको अभिलेख राख्ने, सुरक्षा, संरक्षण तथा मर्मत संभारको व्यवस्था गर्ने ।
- ६. कार्यालयको सवारी साधन, फर्निचर तथा अन्य जिन्सी सामान मर्मत गराउनु पर्ने भएमा साँ को व्यवस्था गर्ने ।

**घ) जिन्सी अभिलेख सम्बन्धी**

- १) जिन्सी सामान तथा स्थिर सम्पत्तिको बेगला बेगलै रजिष्टर खडा गरी प्रमाणित गर्ने र शाखा प्रमुख मार्फत कार्यकारी अधिकृतबाट प्रमाणीत गराउने ।
- २) जिन्सी निरीक्षण पुस्तिका खडा गरी वर्षमा दुई पटक निरीक्षण गराउने, माल सामानको सुरक्षा संभार, मर्मत लिलाम विक्री, हानी नोकसानी आदि पक्षहरुमा निरीक्षकबाट प्रतिवेदन प्राप्त गर्ने ।
- ३) नयाँ आ.व. शुरु भएको १५ दिन भित्र अधिल्लो आ. ब. को जिम्मेवारी सार्ने, जिन्सी मौज्दातको वार्षिक विवरण नगदी तथा सख्यामत्मक तयार गर्ने र प्रमाणीत गराउने ।
- ४) सवारी साधन को ब्लु बुक राखे र रिन्यू गराउने ।
- ५) दैनिक खर्च हुने सामानको माग फाराम अनुसार वर्षको अभिलेख राख्ने ।
- ६) स्टोरबाट निकासी भएको माल सामानहरुको दैनिक टिप्पणी रात्री मासिक खपतको विवरण बजेट तथा लेखा शाखालाई उपलब्ध गराउने ।
- ७) वर्षको एक पटक अनावश्यक कागजातहरु नियम बमोजिम धुल्याउने ।
- ८) वार्षिक जिन्सी तथा स्थिर सम्पत्तिको लेखा परिक्षण गराउने ।

**इ) अन्य कार्यहरू ।**

जाँडै  
१९८८  
गाउँपालिकाको कार्यालय  
निधेश प्रदेश, नेपाल  
२०७३

नविज कुमार श्रीवास्तव  
प्रमुख प्रशासकिय अधिकृत

- १) कार्यालयलाई आवश्यक पर्ने घर जग्गा आदि खरिद वा भाडामा लिनु पर्ने भएमा आवश्यक व्यवस्था मिलाउने ।
- २) राष्ट्रिय चाडपर्व तथा विभिन्न समारोह कार्यक्रमको व्यवस्था मिलाउने ।
- ३) आर्थिक वर्ष समाप्त भएको ७ दिन भित्र वार्षिक कार्य प्रगति प्रतिवेदन तयार गरी कार्यकारी अधिकृत समक्ष पेश गर्ने र सम्बन्धित पदाधिकारी तथा निकायहरूलाई उपलब्ध गराउने ।
- ४) मातहतका कर्मचारीहरूले गर्नु पर्ने कार्यहरू प्रष्टरूपमा बाडफाँड गरी सोको आधारमा कार्य सम्पादनको यथार्थ स्थिति कार्य मूल्याङ्कन प्रतिवेदन प्रत्येक आर्थिक वर्षको अन्तमा लिखित रूपमा शाखा प्रमुख समक्ष पेश गर्ने ।
- ५) अन्तर्गतिका कर्मचारीहरूको निरीक्षण एवं नियन्त्रण गर्ने र कर्मचारीहरूको कार्यहरूमा समन्वय ल्याउने ।
- ६) शाखा प्रमुखको अन्य निर्देशनको पालना गर्ने । आदी

### आर्थिक प्रशासन शाखा

#### क) लेखा सम्बन्धी

- १) गाउँपालिकाको आय वृद्धि हुने खालका श्रोत विश्लेषण गराई संभाव्य धोतको उपयोग गर्न लक्ष्य निर्धारण गर्न लगाउने ।
- २) गाउँपालिकाले पाउने विकास तथा प्रशासनिक अनुदान, स्थानीय विकास शुल्क तथा अन्य रकम निकासाको लागि व्यवस्था गर्ने ।
- ३) गाउँपालिका कोषका बैंक खाताहरू प्रशासकीय कार्यकारी अधिकृतको संयुक्त दस्खतबाट संचालन गर्ने ।
- ४) गाउँपालिकाको हितको लागि मितव्ययिता अपनाई स्वीकृत बजेटको परिधि भित्र रही आवश्यक खर्च गर्ने ।
- ५) गाउँपालिकाको कोष, सम्पत्ति, दायित्व, आमदानी तथा खर्चहरूको मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी गर्न लगाई सम्बन्धित निकायमा पठाउने
- ६) वार्षिक आय व्यय र विकास निर्माण कार्यको विवरण तथा कोष, सम्पत्ति र दायित्वको स्थिति गाउँ बुलेटिन वा स्थानीय पत्र पत्रिकामा प्रकाशित गर्ने गराउने ।
- ७) आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन व्यवस्था मिलाउने ।
- ८) गाउँपालिकाको चल तथा अचल सम्पत्तिको संरक्षण तथा सुरक्षाका लागि उचित प्रवन्ध मिलाउने ।
- ९) आर्थिक कारोबार सम्बन्धी ऐन नियम प्रभावकारी रूपमा पालना भएको सुनिश्चित गर्ने ।
- १०) असुल फछ्यौट हुन बाँकी रकमहरूको समयमै असुली फछ्यौट तथा सांको लागि तरताकेता सुनिश्चित गर्ने ।



गोर्खा जिल्ला गाउँपालिकाको कार्यालय  
विधायिकाको अधिकृत  
निपाठीगाउँ, बाराल  
संघ प्रदेश, नेपाल

११) दैनिक कोषको स्थिति अवलोकन गर्ने ।

**ख) राजश्वका श्रोत पहिचान तथा परिचालन सम्बन्धी कार्य**

- १) गाउँपालिकाको अल्पकालिन तथा दिर्घकालिन आर्थिक प्रवर्धन सम्बन्धी नीति तथा कार्यक्रमको प्रस्ताव तयार गरी नीति निर्धारण गर्न तथा गाउँपालिकाको आमदानी राजश्वको संभाव्य श्रोतहरूको पहिचान गरी संकलन सम्बन्धी नीति तय गर्न नीति निर्माताहरूलाई सहयोग गर्ने ।
- २) लागु गरिएका कर, शुल्कहरूको प्रभावकारीता विश्लेषण गर्ने र प्रभावकारी बनाउन आवश्यक उपायहरू लागु गराउने ।
- ३) गाउँपालिकाको राजश्वको बार्षिक बजेट अनुमान गरी बार्षिक बजेट तर्जुमा गर्न सो प्रतिवेदन वित्त विभागमा पठाउने ।
- ४) गाउँपालिकामा आर्थिक कृयाकलापहरूको लागि उपयुक्त कायञ्चमहरूको संभाव्य अध्ययन गरी गराई सो को वातावरण तयार गर्न सम्बद्ध पक्षहरूको सहयोग प्राप्त गर्न निरन्तर लागी पर्ने ।
- ५) गाउँको विकास निर्माण तथा सेवा सुविधा प्रदान गर्ने कार्यहरूमा निजि क्षेत्र परिचालनको संभाव्यता अध्ययन गराई निजि क्षेत्र परिचालन गर्न पहल गर्ने तथा सो सम्बन्धी नीति तय गर्न सहयोग गर्ने ।
- ६) करदाताहरूको विवरण अद्यावधिक गराउने ।

**ग) बजेट तर्जुमा सम्बन्धी**

- १) गाउँपालिकाको आर्थिक वर्षको बजेट तर्जुमा गर्न बडा समिति कार्यालय तथा विभिन्न शाखाको बार्षिक कार्यक्रमहरूको माग गर्ने ।
- २) गाउँपालिकाको नीति अनुसार वडास्तरिय तथा गाउँस्तरिय विकास योजनाहरूको लगत सम्बन्धित शाखाहरूबाट माग गर्ने ।
- ३) वडागत तथा शाखा कार्यक्रम तथा विकास योजनाहरूको आधारमा आगामी आर्थिक वर्षको बार्षिक बजेट मस्यौदा तयार गरी गराई कार्यकारी अधिकृत समक्ष पेश गर्ने ।
- ४) बजेटको अन्तिम मस्यौदा तयार गर्न बजेट तर्जुमा समितिलाई आवश्यक सहयोग गर्ने ।

**घ) लेखापरीक्षण सम्बन्धी कार्य**

- १) गाउँपालिकाको आर्थिक कारोबार एवं वित्तिय विवरणहरूको आन्तरिक तथा अन्तिम लेखा परीक्षण समयमै सम्पन्न गर्न उचित व्यवस्था मिलाउने ।
- २) गाउँपालिकाको आर्थिक कारोबार एवं वित्तिय विवरणहरूको अन्तिम लेखापरीक्षण गराउनको लागि लेखा परीक्षक छनौट गर्न लेखा समितिलाई आवश्यक सहयोग गर्ने ।
- ३) लेखा परीक्षकलाई लेखापरीक्षण गर्ने कार्यमा आवश्यक सहयोग गर्ने ।



नेपाल प्रशासकीय अधिकार  
आवास

४) अन्तिम लेखा परीक्षण हुदा तयार गरिएको आर्थिक विवरण सहितको अन्तिम लेखापरीक्षण प्रतिवेदन गाउँपालिकामा पेश गर्ने कार्यकारी अधिकृत मार्फत प्रमुखलाई सहयोग गर्ने ।

५) अन्तिम लेखापरीक्षण प्रतिवेदनको जवाफ तयार गरी गराई अन्तिम रूप दिई सम्बन्धित निकायमा पठाउन लगाउने ।

६) बेरुजु लगात किताब खडा गरी लेखापरीक्षणको प्रतिवेदनमा देखिएका बेरुजुहरू फछ्यौट मर्ने र गराउने व्यवस्था मिलाउने ।

#### ७) समन्वय तथा अन्य कार्य

१) गाउँपालिकाका शाखाहरू बीच, शाखा तथा विभिन्न बडा समिति कार्यालय बीच समन्वय कायम गर्ने गराउने

२) शाखा अन्तरगतका कर्मचारीहरूको जिम्मामा रहेको रजिस्टर, अभिलेख, प्रतिवेदन, फाईल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने तथा कर्मचारीहरू सरुवा हुँदा वा नयाँ नियुक्ति हुवा आपनो जिम्मामा रहेको सामानहरूको बुझ बुझारथ गर्ने तथा गर्न लगाउने ।

३) शाखाका र अन्तरगतका उपशाखाका कर्मचारीको कार्य विभाजन तथा कार्य बिवरण तोक्ने । कार्य सम्पादन हुन नसकेमा सोको पूर्ण जबाफदेहीता बहन गर्ने गराउने ।

४) आफू अन्तरगतका कर्मचारीहरूको कामको प्रगति विवरण लिने, प्रत्येक ६-६ महिनामा कर्मचारीहरूको कार्य सम्पादनको आधारमा कार्य सम्पादन मूल्यांकन र सुपरिवेक्षण गरी कारवाही तथा पुरस्कारको लागि प्रशासकीय अधिकृत समक्ष शिफारिश गर्ने ।

५) शाखा र अन्तरगतका उपशाखाका कर्मचारीहरूको कार्य दक्षता विश्लेषण गर्ने तथा क्षमता अभिवृद्धिको लागि तालीम तथा विभिन्न कार्यक्रमहरूका लागि सिफारिश गर्ने । मातहतका कर्मचारीहरूको कार्यहरूमा समन्वय ल्याउनु साथै निरीक्षण एवं नियन्त्रण गर्ने ।

६) कार्यकारी अधिकृतको अन्य निर्देशनको पालना गर्ने ।

७) आपनो शाखाको जिम्मेबारी तथा कार्य प्रकृति अनुसारका अन्य आवश्यकिय कार्यहरू गर्ने ।

८) गाउँपालिकामा आई पर्ने अन्य कार्यहरू गर्ने तथा कार्यकारी अधिकृतबाट अधिकार प्रत्यायोजन भए अनुसारको कार्य गर्ने ।

नेपाल गाउँपालिका  
कार्यपालिकाको कार्यालय  
पिप्राढीगोठ, बारा  
नेपाल प्रदेश, नेपाल  
२०७३

नेपाल प्रशासकीय अधिकृत  
लाल

## योजना शाखा

- १) नयाँ योजनाहरुको खाता संचालनका लागि उपभोक्ता समितिहरुको विभिन्न बैकहरुमा सिफारिस परिपत्र गरिएको छ।
- २) आ.व.२०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम लगायत कार्यपालिकाको निर्णय बमोजिम भएको साना योजनाहरु योजना उपभोक्ता समितिबाट समझौता भएको छ।
- ३) योजना शाखाबाट भुक्तानीका लागि प्राप्त हुन आएका बिलभरपाईको आधारमा भुक्तान गर्न प्रक्रिया अगाडी बढाउने कार्यहरु गरिएको छ।
- ४) अन्य: यस शाखाबाट हुने सेवाग्राहीहरुलाई दैनिक सेवाहरु प्रवाह भईरहेको र दैनिक कार्यका लागि शाखागत रूपमा समन्वयको कामहरु भईरहेको छ।
- ५) चालु आ.व.२०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न बडाहरुमा विनियोजन भएको साना तथा योजनाहरु समयमानै समझौता गरी समयमानै भुक्तान दिने उद्देश्यले तथा उपभोक्ता संग समन्वय गरिने कार्य अधि बढाईयो।
- ६) विभिन्न विद्यालय भवनहरुको निर्माण कार्य ठेका मार्फत प्रक्रियामा रहेको।

## अमिन

१. परेको निवेदनको अधारमा नाप नक्शा भएको।
२. कित्ता काट सम्बन्धी कार्यमा सहयोगरारी कित्ताकाट भएको।
३. ऐलानी जग्गा सम्बन्धी जनकारी गराईएको।
४. नक्शा पासबुक सम्बन्धी जनकारी गराएर नक्शापासको किताब पालिकामा ल्याउन सहयोग भएको।
५. वन तथा वातावरण प्रकोप व्यवस्थापन शाखालाई ऐलानी जग्गा सम्बन्धी जानकारी गराईएको।

## वन तथा वातावरण शाखा

१. बातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०८०।
२. पालिका स्तरीय वन, बातावरण तथा विपद व्यवस्थापन समितिको बैठक।
३. बृक्षारोपन तरिका तथा प्रक्रियाबारे अभियुक्तिकरण।
४. सार्वजनिक जग्गा व्यवस्थापन समूह गठन।
५. सार्वजनिक जग्गा व्यवस्थापन समूहको विधान तथा कार्ययोजना तयार गरिएको।



लोचन शर्मा  
प्रस्तुत प्रशासकिय अधिकारी


६. सार्वजनिक, ऐलानी, तथा सरकारी जग्गाको पहिचान गरिएको
७. बन क्षेत्रको बन, उद्धमी तथा सरोकारवालाहरुको भेला।

### स्वास्थ्य शाखा

Total OPD Service: 14000-

- खोप कार्यक्रममा खोप लिएको सेवाग्राहीहरुको संख्या- १०५०
- BCG लगाएका बच्चा- १४१
- MR 2<sup>nd</sup> लगाएका बच्चा -७९
- गर्भ जाँच गराएका सेवाग्राहीहरुको संख्या-२७७
- 1<sup>st</sup> ANC-132
- प्रोकोतक अनुसार ANC गराएका संख्या-१०४
- गाँउघर क्लिनिक बाट सेवा पाएका सेवाग्राही-८५५
- FCHV बाट सेवा पाएका सेवाग्राहीहरुको संख्या-१७०८
- स्वास्थ्य शाकाबाट औषधीको टेन्डर खुलाएको
- सबै स्वास्थ्य सेवकहरुको वार्षिक समिक्षा गौरस्ती सम्पन्न गरेको।
- क्षयरोग तथा कुस्थरोगको वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको।
- Routing Immunization Programme संचालन गरेको।
- Vit A & Albendawle Programme संचालन गरेको।

नेपाल सरकार  
नेपाल सांसदीको बायांलव  
कोर्पोरेशन, बारायनी  
निप्रान्तरगोठ, बारायनी  
नेपाल प्रदेश, नेपाल  
२०७३

  
नविन कुमार श्रेष्ठ  
प्रमुख प्रशासकीय अधिकृत  
अधिकृत



## रोजगार शाखा

श्रावण देखि असोज मसान्त सम्मको सम्पादित प्रमुख क्रियाकलापहरु.....।

१. वैदेशिक रोजगारमा जाने दुई (२) जना श्रमिकको श्रमको अनलाईन आवेदन भरी पुनः श्रम स्वीकृतिको E sticker प्रिन्ट गरी श्रमिकलाई उपलब्ध गराईएको ।
२. आ.व. २०८१/०८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिनियोजन भएका बजेट तथा कार्यक्रमहरुको विवरण EMIS मा प्रविष्टि गरिएको ।
३. वैदेशिक रोजगारको क्रममा मृत्यु भएकोलाई आर्थिक सहायता पाउनको लागि वैदेशिक रोजगार बोर्डको सचिवालय संग समन्वय गरिएको ।

## पशु सेवा शाखा

क्र.स.	सम्पादित कार्यहरु	सम्पादित कार्यहरुको विवरण	कैफियत
१	पशु उपचार	<ul style="list-style-type: none"> <li>• यस पशु सेवा शाखामा दैनिक आउने गाईभैसी र बाखाहरु उपचार गरिएको</li> <li>• घाँउ ड्रेसिङ तथा सुचुरिङ्ग गरिएको</li> <li>•</li> </ul>	
२	बन्धयाकरण	<ul style="list-style-type: none"> <li>• बोका, पाडा, बाढ्छा, र गोरुहरुलाई खसी बनाउने तथा आढ़ चाँप्ने कार्य गरिएको</li> </ul>	
३	कृत्रिम गर्भधारन	<ul style="list-style-type: none"> <li>• गाई/भैसी र बाखालाई कृत्रिम गर्भधारन सेवा दिई रहेको</li> </ul>	
४	औषधी वितरण	<ul style="list-style-type: none"> <li>• बडामा संचालित रहेको पशु सेवा केन्द्रहरुको लागि औषधीहरु प्याकिङ्ग गरी वितरण गरेको</li> </ul>	
५	ईपिडिमियोलोजिकल रिपोर्टिङ्ग	<ul style="list-style-type: none"> <li>• मंसिक रूपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कलैयामा रिपोर्टिङ्ग गरेको</li> </ul>	

बाईल जाउलालको  
बाईल जाउलाल  
कार्यालय  
प्रियांगीगाउँ, बाईल  
नेपाल  
२०७३

नवीन कुमार श्रीवास्तव  
प्रमुख प्रशासकीय अधिकृत

## सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखातर्फः-

घटना र दर्ताको समय अन्तर अनुसार प्रतिवेदन

नेपाल सरकार

स्थानीय पञ्जिकाधिकारीको कार्यालय

देवताल गाउँपालिका

जिल्ला : बारा गा.पा/न.पा. : देवताल दर्ता मिति देखि : २०८१-०४-०१ दर्ता मिति सम्म : २०८१-०६-३० वर्ष देखि : ० वर्ष  
सम्म : ५० दर्ता अन्तर : ५

दर्ता प्रकार	दर्ता भएको वर्ष													
	१-३५	३६-३६५	१-५	६-	११-	१६-	२१-	२६-	३१-	३६-	४१-	४६-		
दिन	दिन	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	वर्ष	जम्मा	
जन्म	६४	५९	७०	१३	६	५	५	१	१	१	०	०	२२५	
मृत्यु	३४	७	८	१५	५	७	५	१	५	४	२	०	९३	
सम्बन्ध बिच्छेद	०	०	०	०	०	०	०	०	०	०	०	०	०	
विवाह	३	१८	३९	११	७	२	३	०	१	२	०	०	८६	
बसाई सरी आएको	०	०	०	०	०	०	०	०	०	०	०	०	०	
बसाई सरी जाने	६	०	०	०	०	०	०	०	०	०	०	०	६	
जम्मा	१०७	८४	११७	३९	१८	१४	१३	२	७	७	२	०	४१०	



**ललित कुमार श्रीवास्तव अधिकृत**  
**प्रमुख प्रशासकीय अधिकृत**

अनुसूची ४  
दफा ७ सँग सम्बन्धित  
अनुमानित बजेट प्रतिवेदन

जिल्ला: बारा गा.पा/न.पा.: देवताल आर्थिक वर्ष: २०८१/८२ अबधिको किसिम: त्रैमासिक किस्ता : प्रथम

व डा नं.	अन्य जेठ नागरिक भत्ता		जेठ नागरिक भत्ता (दलित)		जेठ नागरिक एकल महिला		विधवा (आर्थिक सहायता)		क बर्ग		ख बर्ग (आर्थिक सहायता)		क्षेत्र तोकिएका बालबालि का		दलित बालबालि का		जम्मा		
	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	सं ख्या	रकम	
१	१५	१७८८	१२	७९८	६	८०	४७८	२७	२१२		७१८		४४६	१९	२९५	२७	४०३	४३	२७८१
	३	०००			०	०			८००	६	२०	७	८८	५	८४८		३७	३	१७३
२	३३	४०३२			१६	६८०	१२७	३९	३०८		७१८	२८	१७८	४७	७०८		३१९	९०	७४३०
	८	०००	०	०			५६०		५६०	६	२०		७७२	१	९५२	२	२	०	९५६
३	२३	२८१६	११	८५१			४७८	१९	१४६		४७८	१९	१२१	३२	४८१	३०	४६४	६४	३७९१
	६	०००			२०	६	८०		३००	४	८०		२९६	०	००६		२६	५	९०८
४	१३	१६१२			६३८		५५८	२४	१९१		७५८	११	७०२	१५	२३८	३३	५०९	३८	२३३९
	५	०००	८	४०	७	६०		५२०	५	६०		२४	८	९१७		६८	१	१८९	
५	१७	१८०६	१०	७४४			१५९	१४	१११		४७८	१४	८९३	२०	३०४	३२	४३४	४३	२४९३
	४	५८१			८०	२	६०		७२०	४	८०		७६	४	२०८		५८	४	६६३
६	२१	२५२०	२३	५४०	१२	९५७	२६	२०७		७१८	२१	१३४	२३	३५०	४२	६१८	५७	३६२४	
	२	०००			६०		४८०	६	४८०	२०			०६४	१	३४८		२१	३	८३३
७	१७	२०८९	१७	३४०	१२	९५७	२७	२१५		९५७	१२	७६६	२६	३९२	४७	६९७	५५	३१६५	
	७	५२८			६०		४६०	८	४६०	६०			०८	०	५१७		४४	८	७९७
ज	१४	१६६६			६१७		४८६	१७	३८४		४६२	११	६१५	१८	१८७	२१	३१५	३९	२३४२
जम्मा	०५	४१०९	८१	१२०	६१	४८०	६	०	३१	४८०	२	००८	३९	६	१	१४६	२४	७५१९	

श्री देवताल भाउपालिङ्ग कार्यालय  
भिराहीगाउ, बारा  
नेपाल प्रदेश, नेपाल  
२०७३

गविन कुमार श्रीवास्तव  
प्रमुख प्रशासकीय अधिकृत

## कार्यपालिकाको बैठक सम्बन्धि विवरण


सि.न.	बैठक संख्या	उपस्थिति	निर्णय संख्या	बैठक मिति
१	१	११	३	२०८१/०५/२७
२	२	१५	८	२०८१/०६/२१


### शिक्षा शाखा:-


- ✓ विद्यालयका शिक्षक, कर्मचारीहरुको तलब भत्ता निकासा,
- ✓ विभिन्न विद्यालयहरुको अनुगमन,

### कृषि शाखा:-

- ✓ यस शाखामा पर्न आएका विभिन्न निवेदनको आधारमा सिफारिस दिईएको जस्तै:
- ✓ -चैते धानको बिउ वितरण
- ✓ -किसान सुचिकरण कार्यक्रम
- कृषि सिचाई मिटरको लागि सिफारिस आदी
- ✓ यस पालिका भरिको बालिहरु अनुगमन तथा निरिक्षण तथा स्वस्थय बालीहरु उत्पादन गर्नको लागि सल्लाह दिईएको

  
 कार्यपालिकाको कार्यपाल  
 विप्राळीगढ, बाल  
 नघश प्रदेश, नेपाल  
 २०७३

  
 नविन कार्की  
 प्रमुख प्रशासकीय अधिकारी



सूचना अधिकारी तथा गुणासो सुन्ने र समाधान गर्ने अधिकारीको नाम र पदः-

क. प्रमुख प्रशासकीय अधिकृत तथा गुणासो समाधान गर्ने अधिकारी:- नविन कुमार श्रीवास्तव

ख. सूचना अधिकारी:- मुकेश कुमार यादव

ग. गुणासो सुन्ने अधिकारी:- प्रमिला चौधरी

सार्वजनिक निकायको वेभसाइट र ईमेल

वेभसाइट:- <https://devtalmun.gov.np/>

ईमेल: [devtalgaupalika2073@gmail.com](mailto:devtalgaupalika2073@gmail.com)

[lto.devtalmun@gmail.com](mailto:lto.devtalmun@gmail.com)

[info@devtalmun.gov.np](mailto:info@devtalmun.gov.np)

फेसबुक:- Devtal Rural Municipality

नविन कुमार श्रीवास्तव  
प्रमुख प्रशासकीय अधिकृत



देवताल गाउँपालिका  
ऐन, कानुनको विवरण

देवताल गाउँपालिका  
कार्यालय  
नियमाबोधीगोठ, बारा  
नेपाल  
२०७३

सि.नं.	ऐन, नियमावली, कार्यविधिको नाम	पारित मिति	भाग	खण्ड	संख्या
१	घावगको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि	२०७४-१२-१४	२	१	१
२	देवताल गाउँपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५	२०७५-०३-१५	२	२	१
३	देवताल गाउँपालिका (कार्य विभाजन) नियमावली, २०७५	२०७५-०३-१५	२	२	२
४	देवताल गाउँपालिका जनप्रतिनिधि कर्मचारीहरु आचारसंहिता, २०७५	२०७५-०३-१५	२	२	४
५	गाउँ कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०७९	२०७९-१०-२४	२	६	१
६	साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	२
७	बालिका तथा समावेसी शिक्षा सञ्चालन गठन तथा परिचालन कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	३
८	आर्थिक सहायता वितरण कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	४
९	सरकारी जग्गा लिजमा उपलब्ध गराउने कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	५
१०	गा.पा. अध्यक्ष छात्रवृति कोष व्यवस्थापन कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	६
११	गा.पा. अध्यक्ष कृषि अनुदान व्यवस्थापन कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	६
१२	गा.पा. अध्यक्ष कृषि अनुदान व्यवस्थापन कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	७
१३	विषयगत समिति (कार्य सञ्चालन) कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	८
१४	टोल विकास संस्था ( गठन तथा परिचालन ) कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	९
१५	गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	१०
१६	व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७९	२०७९-१०-२४	२	६	११
१७	करार सम्बन्धी व्यवस्थापन गर्ने कार्यविधि, पहिलो संशोधन, २०७९	२०७९-१०-२४	२	६	१२
१८	आन्तरिकनियन्त्रण प्रणाली तर्जुमा दिदर्शन, २०८०	२०८०-०४-१६	२	७	१
१९	गाउँपालिका आपतकालिन कार्य सञ्चालन विधि, २०८०	२०८०-०४-१६	२	७	२
२०	स्थानीय विपत्ति व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८०	२०८०-०४-१६	२	७	३
२१	देवताल धर्म सांस्कृतिक आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८०	२०८०-१०-२३	२	७	४
२२	देवताल जनकल्याण सामाजिक संस्था आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८०	२०८०-१०-२३	२	७	५
२३	देवताल आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८०	२०८०-१०-२९	२	७	५

देवताल गाउँपालिका  
कार्यपालिकाको कार्यालय  
नियमाबोधीगोठ, बारा  
नेपाल प्रदेश, नेपाल  
२०७३

लेखक कुमार श्रीदेव  
प्रमुख प्रशासकीय अधिकृत

देवताल गाउँपालिका  
एन, कानुनको विवरण

श्री  
देवताल गाउँपालिका  
कार्यपालिकाको कार्यालय  
सिंहार्डीगाउँ, बारा  
नेपाल प्रदेश, नेपाल  
२०७३

सि.नं.	ऐन, निवासवती, कार्यविधिको नाम	पारित मिति	भाग	खण्ड	संख्या
१	देवताल गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने बनेको विधेयक, २०७५	२०७५-०३-१५	१	२	१
२	देवताल गाउँपालिकाको सहकारी विधेयक, २०७५	२०७५-०३-१५	१	२	२
३	देवताल गाउँपालिकाको शिक्षा विधेयक, २०७५	२०७५-०३-१५	१	२	३
४	देवताल गाउँपालिकाको प्रशासनिक कार्यविधि नियमित गर्ने ऐन, २०७५	२०७५-०३-१५	१	२	४
५	देवताल गाउँपालिकाको कृषि व्यवसाय प्रबढ्दन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५	२०७५-०३-१५	१	२	५
६	न्यायिक समितिले उजुरुको कार्यवाही गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५	२०७५-०३-१५	१	२	६
७	देवताल गाउँपालिकाको स्वास्थ्य सेवा विधेयक, २०७५	२०७५-०३-१५	१	२	७
८	निजि तथा साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने ऐन, २०७९	२०७९-१०-२४	१	६	१
९	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी ऐन, २०७९	२०७९-१०-२४	१	६	२
१०	आर्थिक विधेयक, २०८०	२०८०-०३-११	१	७	१
११	विनियोजन विधेयक, २०८०	२०८०-०३-११	१	७	२
१२	देवताल वातावरण तथा स्रोत संरक्षण ऐन, २०८०	२०८०-१०-२९	१	७	३
१३	देवताल कर्मचारी तथा पदाधिकारीको सेवा सुविधा सम्बन्धी ऐन, २०८०	२०८०-१०-२९	१	७	३

श्री  
देवताल गाउँपालिका  
कार्यपालिकाको कार्यालय  
सिंहार्डीगाउँ, बारा  
नेपाल प्रदेश, नेपाल  
२०७३

CJ  
नविज बुमा अधिकारी  
प्रमुख प्रशासकीय अधिकृत



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३००

म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी  
२०८१ साल आस्थिन महिना

जातै देवताल गाउँपालिका कार्यालय  
कार्यपालिकाको कार्यालय  
विप्राळीगोठ, बारा  
नेपाल प्रदेश, नेपाल  
२०७३

आ.व. : २०८१/८२ महिना : आस्थिन बजेट प्रकार : पूँजीगत

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-१)
१	नेपाल सरकार - समानिकरण									
१	अनुदान : नेपाल सरकार - नगद अनुदान	मेशिनरी तथा औजार	७,३३,५०,०००.००	१३,२७,३७२.००	०.००	१३,२७,३७२.००	१३,२७,३७२.००	०.००	१३,२७,३७२.००	७,२०,२२,६२८.००
१	३११२२	फर्निचर तथा फिक्चर्स	४८,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	४८,००,०००.००
२	३११२३	सिंचाई संरचना निर्माण	१७,५०,०००.००		०.००	०.००	०.००	०.००	०.००	१७,५०,०००.००
३	३११५५	अन्य सार्वजनिक निर्माण	६,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	६,००,०००.००
४	३११५९	नेपाल सरकार - शास्ति अनुदान पूँजीगत : नेपाल सरकार - नगद अनुदान	६,६०,००,०००.००	१३,२७,३७२.००	०.००	१३,२७,३७२.००	१३,२७,३७२.००	०.००	१३,२७,३७२.००	६,४६,७२,६२८.००
२	३११५९	अन्य सार्वजनिक निर्माण	३९,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	३९,००,०००.००
३	३११५९	नेपाल सरकार - शास्ति अनुदान पूँजीगत : आन्तरिक ऋण - नगद (आन्तरिक ऋण)	३५,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	३५,००,०००.००
१	३११५९	अन्य सार्वजनिक निर्माण	३५,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	३५,००,०००.००
४	३११५९	नेपाल सरकार - शास्ति अनुदान पूँजीगत : एस.इ.एस.पी. - सोधभर्ना अनुदान (बैदेशिक)	७,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	७,००,०००.००
१	३११५९	अन्य सार्वजनिक निर्माण	७,००,०००.००		०.००	०.००	०.००	०.००	०.००	७,००,०००.००

देवताल गाउँपालिका कार्यालय  
विप्राळीगोठ, बारा  
नेपाल प्रदेश, नेपाल

प्रमुख प्रशासकीय  
लाइसेन्स



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३००

म.ले.प.फा.नं. २१०



खर्चको फांटवारी  
२०८१ साल आस्थिन महिना

आ.व. : २०८१/८२ महिना : आस्थिन बजेट प्रकार : पूँजीगत

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कठाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-१)
५	नेपाल सरकार - शासत अनुदान पूँजीगत : एस.इ.एस.पी. - सोधभर्ना हुने ऋण (बैदेशिक)		९,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	९,००,०००.००
१	अन्य ३११५९ सार्वजनिक निर्माण		९,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	९,००,०००.००
६	नेपाल सरकार - समपुरक अनुदान पूँजीगत : आन्तरिक ऋण - नगद (आन्तरिक ऋण)		१,५०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,५०,००,०००.००
१	गैर आवासीय भवन निर्माण/ खरिद	३१११२	१,५०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,५०,००,०००.००
७	मधेश प्रदेश - समानिकरण अनुदान : मधेश प्रदेश - नगद अनुदान		४५,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४५,५०,०००.००
१	अन्य ३११५९ सार्वजनिक निर्माण		४५,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४५,५०,०००.००
८	मधेश प्रदेश - शासत अनुदान पूँजीगत : मधेश प्रदेश - नगद अनुदान		६०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६०,००,०००.००
१	अन्य ३११५९ सार्वजनिक निर्माण		६०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६०,००,०००.००
९	मधेश प्रदेश - विषेश अनुदान पूँजीगत : मधेश प्रदेश - नगद अनुदान		३०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३०,००,०००.००
१	अन्य ३११५९ सार्वजनिक निर्माण		३०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३०,००,०००.००

प्रशासनिक अधिकारी



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३००

म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी  
२०८१ साल आस्खिन महिना

देवताल गाउँपालिका  
आस्खिन कार्यालय  
प्रदेश - नगद, बारा  
२०७८

आ.व. : २०८१/८२ महिना : आस्खिन बजेट प्रकार : पूँजीगत

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-१)
१०		मधेश प्रदेश - समपुरक अनुदान पूँजीगत : मधेश प्रदेश - नगद अनुदान	२०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,००,०००.००
१	३११५९	अन्य सार्वजनिक निर्माण	२०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,००,०००.००
११		राजस्व बाँडफाँड - संघीय सरकार - राजस्व बाँडफाँड : राजस्व बाँडफाँड - संघीय सरकार - नगद	४०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४०,००,०००.००
१	३११७१	पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	४०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४०,००,०००.००
१२		आन्तरिक श्रोत - आन्तरिक श्रोत : आन्तरिक श्रोत - नगद	२,०५,३५,६७५.८८	०.००	०.००	०.००	०.००	०.००	०.००	२,०५,३५,६७५.८८
१	३११५९	अन्य सार्वजनिक निर्माण	२,०५,३५,६७५.८८	०.००	०.००	०.००	०.००	०.००	०.००	२,०५,३५,६७५.८८
१३		नगर विकास कोष - आन्तरिक श्रोत : नगर विकास कोष - नगद	२७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२७,००,०००.००
१	३११५९	अन्य सार्वजनिक निर्माण	२७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२७,००,०००.००
कुल जम्मा		१४,२१,३५,६७५.८८	१३,२७,३७२.००	०.००	१३,२७,३७२.००	१३,२७,३७२.००	०.००	१३,२७,३७२.००	१४,०८,०८,३०३.८८	

लाला छात्र, आवास  
प्रमुख प्रशासकीय अधिकारी



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३००

म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी  
२०८१ साल आस्बिन महिना

देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
बारा नेपाल

आ.व. : २०८१/८२ महिना : आस्बिन बजेट प्रकार : चालु

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-८)
१	नेपाल सरकार - समानिकरण अनुदान : नेपाल सरकार - नगद अनुदान		१,९८,५०,०००.००	४,८०,०००.००	०.००	४,८०,०००.००	४,८०,०००.००	०.००	४,८०,०००.००	१,९३,७०,०००.००
१	२११३९ अन्य भत्ता		५०,०००.००		०.००	०.००		०.००	०.००	५०,०००.००
२	२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च		१०,००,०००.००		०.००	०.००		०.००	०.००	१०,००,०००.००
३	२२५११ कर्मचारी तालिम खर्च		४,००,०००.००		०.००	०.००		०.००	०.००	४,००,०००.००
४	२२५२१ उत्पादन सामग्री / सेवा खर्च		८,००,०००.००		०.००	०.००		०.००	०.००	८,००,०००.००
५	२२५२२ कार्यक्रम खर्च		१,४६,००,०००.००		०.००	०.००		०.००	०.००	१,४६,००,०००.००
६	२२६१९ अन्य भ्रमण खर्च		१०,००,०००.००	४,८०,०००.००	०.००	४,८०,०००.००	४,८०,०००.००	०.००	४,८०,०००.००	५,२०,०००.००
७	२७२१३ औषधीखरिद खर्च		२०,००,०००.००		०.००	०.००		०.००	०.००	२०,००,०००.००
२	नेपाल सरकार - शस्तर अनुदान चालु : नेपाल सरकार - नगद अनुदान		८,५४,५०,०००.००	१,८४,९९,३८७.१०	०.००	१,८४,९९,३८७.१०	१,८४,९९,३८७.१०	०.००	१,८४,९९,३८७.१०	६,६९,५०,६१२.९०
१	२११११ पारिश्रमिक कर्मचारी		५,९८,२५,०००.००	१,८३,२१,६०७.१०	०.००	१,८३,२१,६०७.१०	१,८३,२१,६०७.१०	०.००	१,८३,२१,६०७.१०	४,१५,०३,३९२.९०
२	२११२१ पोशाक		५०,०००.००		०.००	०.००		०.००	०.००	५०,०००.००
३	२११३१ अन्य भत्ता		१०,१९,०००.००		०.००	०.००		०.००	०.००	१०,१९,०००.००
४	२२३१३ पुस्तक तथा सामग्री खर्च		२४,९८,०००.००		०.००	०.००		०.००	०.००	२४,९८,०००.००
५	२२५२२ कार्यक्रम खर्च		२,१४,४६,०००.००	१,७७,७८०.००	०.००	१,७७,७८०.००	१,७७,७८०.००	०.००	१,७७,७८०.००	२,१२,६८,२२०.००
६	२२५२१ विविध कार्यक्रम खर्च		२४,०००.००		०.००	०.००		०.००	०.००	२४,०००.००
७	२७२११ छात्रवृत्ति		५,८८,०००.००		०.००	०.००		०.००	०.००	५,८८,०००.००
३	नेपाल सरकार - शस्तर अनुदान चालु : आई डि ए - सोधभर्ना हुने ऋण (बैदेशिक)		५०,००,०००.००	२,७७,८४०.००	०.००	२,७७,८४०.००	२,७७,८४०.००	०.००	२,७७,८४०.००	४७,२२,१६०.००
१	२११११ पारिश्रमिक कर्मचारी		१०,००,०००.००	२,७७,८४०.००	०.००	२,७७,८४०.००	२,७७,८४०.००	०.००	२,७७,८४०.००	७,२२,१६०.००
२	२२३११ मसलन्द तथा कार्यालय सामग्री		१,००,०००.००		०.००	०.००		०.००	०.००	१,००,०००.००
३	२२५२२ कार्यक्रम खर्च		३९,००,०००.००		०.००	०.००		०.००	०.००	३९,००,०००.००
४	नेपाल सरकार - शस्तर अनुदान चालु : वर्ल्ड बैंक - ट्रैष्ट कोष - सोधभर्ना अनुदान (बैदेशिक)		५०,००,०००.००		०.००	०.००		०.००	०.००	५०,००,०००.००
१	२२५२२ कार्यक्रम खर्च		५०,००,०००.००		०.००	०.००		०.००	०.००	५०,००,०००.००
५	नेपाल सरकार - शस्तर अनुदान चालु : एस.इ.एस.पी. -		३४,००,०००.००		०.००	०.००		०.००	०.००	३४,००,०००.००

मानव प्रशासन विभाग



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३००

गाउँ कार्यपालिकाको कार्यालय  
प्रिप्रावितजन्तु, नेपाल  
नेपाल प्रदेश २०७२

म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी  
२०८१ साल आस्किन महिना

आ.व. : २०८१/८२ महिना : आस्किन बजेट प्रकार : चालु

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कठाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-८)
		सोधभर्ना अनुदान (बैदेशिक)								
१	२११११	पारिश्रमिक कर्मचारी	७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७,००,०००.००
२	२२३१३	पुस्तक तथा सामग्री खर्च	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
३	२२५२२	कार्यक्रम खर्च	२३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२३,००,०००.००
६	१११११	नेपाल सरकार - शास्तर अनुदान चालु : एस.इ.एस.पी. - सोधभर्ना हुने ऋण (बैदेशिक)	४६,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४६,००,०००.००
१	२११११	पारिश्रमिक कर्मचारी	९,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	९,००,०००.००
२	२२३१३	पुस्तक तथा सामग्री खर्च	६,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६,००,०००.००
३	२२५२२	कार्यक्रम खर्च	३०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३०,००,०००.००
४	२७२११	छात्रवृत्ति	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
७	१११११	नेपाल सरकार - शास्तर अनुदान चालु : युरोपियन युनियन - नगद अनुदान (बैदेशिक)	११,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	११,००,०००.००
१	२११११	पारिश्रमिक कर्मचारी	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००.००
२	२२५२२	कार्यक्रम खर्च	८,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,००,०००.००
६	१११११	मधेश प्रदेश - समानिकरण अनुदान : मधेश प्रदेश - नगद अनुदान	२०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,००,०००.००
१	२२५२२	कार्यक्रम खर्च	२०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,००,०००.००
९	१११११	राजस्व बाँडफाँड - संघीय सरकार - राजस्व बाँडफाँड : राजस्व बाँडफाँड - संघीय सरकार - नगद	७,०३,००,०००.००	८३,२५,१२२.९४	०.००	८३,२५,१२२.९४	८३,२५,१२२.९४	०.००	८३,२५,१२२.९४	६,११,७४,८७७.०६
१	२११११	पारिश्रमिक कर्मचारी	३५,००,०००.००	१६,४८,५३९.९४	०.००	१६,४८,५३९.९४	१६,४८,५३९.९४	०.००	१६,४८,५३९.९४	१८,५१,४६०.०६
२	२११२१	पोशाक	१,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,५०,०००.००
३	२११२३	औषधीउपचार खर्च	३५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३५,००,०००.००
४	२११३२	महंगी भत्ता	३,००,०००.००	२४,०००.००	०.००	२४,०००.००	२४,०००.००	०.००	२४,०००.००	२,७६,०००.००
५	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,०००.००
६	२११३९	अन्य भत्ता	२३,५०,०००.००	८९,२००.००	०.००	८९,२००.००	८९,२००.००	०.००	८९,२००.००	२२,६०,८००.००
७	२११४२	पदाधिकारीअन्य सुविधा	७५,००,०००.००	२९,८८,०००.००	०.००	२९,८८,०००.००	२९,८८,०००.००	०.००	२९,८८,०००.००	५३,१२,०००.००

नावग द्वारा  
प्रमुख प्रशासकिय अधिकारी



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३०



म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी  
२०८१ साल आस्थिन महिना

आ.व. : २०८१/८२ महिना : आस्थिन बजेट प्रकार : चालु

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-८)
८	२१२१९	अन्य सामाजिक सुरक्षा खर्च	१५,००,०००.००	२,६९,०००.००	०.००	२,६९,०००.००	२,६९,०००.००	०.००	२,६९,०००.००	१२,३१,०००.००
९	२२१११	पानी तथा बिजुली	८,००,०००.००		०.००	०.००		०.००	०.००	८,००,०००.००
१०	२२११२	सचार महसुल	१०,००,०००.००	२३,५००.००	०.००	२३,५००.००	२३,५००.००	०.००	२३,५००.००	९,७६,५००.००
११	२२२१२	इन्धन (कार्यालय प्रयोजन)	५०,००,०००.००	५,००,०००.००	०.००	५,००,०००.००	५,००,०००.००	०.००	५,००,०००.००	४५,००,०००.००
१२	२२२१३	सवारी साधन मर्मत खर्च	२५,००,०००.००	३,३९,६०६.००	०.००	३,३९,६०६.००	३,३९,६०६.००	०.००	३,३९,६०६.००	२१,६०,३९४.००
१३	२२२१४	बिमा तथा नवीकरण खर्च	५,००,०००.००		०.००	०.००		०.००	०.००	५,००,०००.००
१४	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्पार तथा सञ्चालन खर्च	१०,००,०००.००	३६,८००.००	०.००	३६,८००.००	३६,८००.००	०.००	३६,८००.००	९,६३,२००.००
१५	२२३११	मसलन्द तथा कार्यालय सामाजी	३०,००,०००.००	३१,६००.००	०.००	३१,६००.००	३१,६००.००	०.००	३१,६००.००	२९,६८,४००.००
१६	२२३१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	२०,००,०००.००	२,१३,५९०.००	०.००	२,१३,५९०.००	२,१३,५९०.००	०.००	२,१३,५९०.००	१७,८६,४१०.००
१७	२२४११	सेवा र परामर्श खर्च	२०,००,०००.००		०.००	०.००		०.००	०.००	२०,००,०००.००
१८	२२४१३	करार सेवा शुल्क	२,३०,००,०००.००	१०,४७,५१६.००	०.००	१०,४७,५१६.००	१०,४७,५१६.००	०.००	१०,४७,५१६.००	२,११,५२,४८४.००
१९	२२५२२	कार्यक्रम खर्च	२२,३०,०००.००	१,००,०००.००	०.००	१,००,०००.००	१,००,०००.००	०.००	१,००,०००.००	२१,३०,०००.००
२०	२२६११	अनुगमन, मूल्यांकन खर्च	१५,००,०००.००	३,३५,४४८.००	०.००	३,३५,४४८.००	३,३५,४४८.००	०.००	३,३५,४४८.००	११,६४,५५२.००
२१	२२६१९	अन्य भ्रमण खर्च	४,००,०००.००		०.००	०.००		०.००	०.००	४,००,०००.००
२२	२२७११	विविध खर्च	३०,००,०००.००	२,५२,८२३.००	०.००	२,५२,८२३.००	२,५२,८२३.००	०.००	२,५२,८२३.००	२७,४७,१७७.००
२३	२२७२१	सभा सञ्चालन खर्च	६,००,०००.००		०.००	०.००		०.००	०.००	६,००,०००.००
२४	२५३१४	धार्मिक तथा सांस्कृतिक संस्था सहायता	९,६०,०००.००	९,६०,०००.००	०.००	९,६०,०००.००	९,६०,०००.००	०.००	९,६०,०००.००	०.००
२५	२७२१२	उद्घार, राहत तथा पुनर्स्थापना खर्च	१०,००,०००.००		०.००	०.००		०.००	०.००	१०,००,०००.००
२६	२८१४९	अन्य भाडा	१०,००,०००.००	२,६५,५००.००	०.००	२,६५,५००.००	२,६५,५००.००	०.००	२,६५,५००.००	७,३४,५००.००
२०	आन्तरिक श्रोत - आन्तरिक श्रोत : आन्तरिक श्रोत - नगद	४,२४,०१,६५६.००	२,७४,१९,९३५.५५	०.००	२,७४,१९,९३५.५५	२,७४,१९,९३५.५५	०.००	२,७४,१९,९३५.५५	१,४९,८१,७२०.४५	
१	२११११	पारिश्रमिक कर्मचारी	३०,००,०००.००	२,४५,५६९.५६	०.००	२,४५,५६९.५६	२,४५,५६९.५६	०.००	२,४५,५६९.५६	२७,५४,४३०.४४
२	२२४१३	करार सेवा शुल्क	१,९५,००,०००.००	९८,४५,७१५.००	०.००	९८,४५,७१५.००	९८,४५,७१५.००	०.००	९८,४५,७१५.००	९६,५४,२८५.००

नविन कुमार श्रीवास्तव  
संस्कृति अधिकारी



देवताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बारा  
कार्यालयको कोड : ८०२२१५०३३००

खर्चको फांटवारी  
२०८१ साल आस्विन महिना

म.ले.प.फा.नं. २१०  
त्रिभुवन राज्यपालिका कार्यालय  
पिप्राढीगोठ, बारा  
नेपाल  
२०७३

आ.व. : २०८१/८२ महिना : आस्विन बजेट प्रकार : चालु

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-१)
३	२२५२२	कार्यक्रम खर्च	५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,००,०००.००
४	२८२११	राजस्व फिर्ता	१,९४,०१,६५६.००	१,७३,२८,६५०.९९	०.००	१,७३,२८,६५०.९९	१,७३,२८,६५०.९९	०.००	१,७३,२८,६५०.९९	२०,७३,००५.०९
कुल जम्मा			२३,९९,०१,६५६.००	५,५०,०२,२८५.५९	०.००	५,५०,०२,२८५.५९	५,५०,०२,२८५.५९	०.००	५,५०,०२,२८५.५९	१८,४०,९९,३७०.४९

निर्मल कुमार श्रेष्ठ  
प्रमुख प्रशासकीय अधिकारी